

नेपाल गजेट

भाग ४

श्री ५ को सरकारद्वारा प्रकाशित

काठमाडौं, पौष २६ गते २०२० साल

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले २०२०-२१ सालको आर्थिक वर्षमा तल लेखिए बमोजिमको ६ प्रतिशत विकास ऋण (ष्टक), २०२० राष्ट्र ऋण उठाउन ऋणपत्र निष्काशित गरेको छ ।

उक्त ऋणपत्र खरीद गर्न आम जनतालाई आह्वान गरिएको छ ।

१. ऋणको नाम:- यस ऋणको नाम ६ प्रतिशत विकास ऋण (ष्टक), २०२० रहेको छ ।
२. उद्देश्य:- विभिन्न विकास योजनाहरूलाई चाहिने खर्च पूर्ति गर्नका लागि यो ऋण उठाइएको छ ।
३. ऋणको व्ययभार:- श्री ५ को सरकारको संचित कोषप्रति यस ऋणको व्ययभार हुनेछ ।
४. खरीद गर्न अधिकार:- यो ऋणको ऋणपत्र जुनसुकै व्यक्तिले पनि खरीद गर्न पाउने छ ।
५. निष्काशित ऋणको रकम:- यो ऋणको जम्मा रकम रु. १ करोड ३१ लाख हुनेछ ।
६. सांवा भुक्तानी:- सांवाको भुक्तानी अवधि सम्बत् २०२५ साल माघ मसान्तपछि शिइने गरी तोकिएको छ ।
७. विक्री दर:- यो ऋण ऋणपत्रमा उल्लेख गरे बमोजिम पूरापूर मूल्यमा बेचिने छ ।

(२७)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

८. ऋणपत्रका रकमः— यो ऋणका ऋणपत्रहरू रु. २५, ५०, १००, १,०००, १०,०००, र १,००,००० का गरी जम्मा ६ रकमका हुनेछन् ।

९. विक्री अवधिः— सम्बत् २०२० साल माघ १५ गतेदेखि सम्बत् २०२० साल माघ मसान्त-सम्म ऋणपत्रहरू विक्री गरिनेछन् । आवश्यक देखिएमा माघ मसान्त अगावै पनि अर्को सूचना प्रकाशित नगरी ऋणपत्रको विक्री बन्द गर्न सकिनेछ ।

१०. बाण्डफाण्डः— चाहिएको रकम भन्दा बढी उठेमा सो बढी रकम स्वीकृति गर्ने नगर्ने अधिकार श्री ५ को सरकारलाई रहने छ र बाण्डफाण्ड गर्ने अधिकार नेपाल राष्ट्रबैंकलाई प्रदान गरिएको छ । स्वीकृति नभएको रकमचाहिँ यथाशीघ्र दरखास्तवालालाई फिर्ता दिइनेछ । यसरी फिर्ता दिइएको रकममा व्याज दिइने छैन । बाण्डफाण्डको नतीजा पार्टीलाई नेपाल राष्ट्रबैंक राष्ट्र ऋण विभागबाट पठाइने छ ।

११. व्याजः— यो ऋणको व्याज सम्बत् २०२० साल फागुन १ गतेदेखि सालको ६ प्रतिशतका दरले पाक्न थाल्नेछ र पाकेका व्याज हरेक सालको चैत्र मसान्त र आश्विन मसान्तपछि भुक्तानी दिइने गरी तोकिदिएको छ ।

१२. भुक्तानी स्थानः— यस ऋणको सांवा र व्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्रबैंकको अफिस भएको स्थानमा राष्ट्रबैंकबाट र सो नभएको स्थानमा राष्ट्रबैंकको एजेण्ट भए एजेण्ट मार्फत भुक्तानी दिइनेछ ।

१३. ऋणपत्रको प्रकारः— यो ऋणको ऋणपत्र षटक सर्टिफिकेटको रूपमा दिइनेछ । दरखास्तवालालाई के कति रकमको कति ऋणपत्र चाहिने सो दरखास्त फाराममा प्रष्ट खोली लेख्नुपर्छ ।

१४. दरखास्त दिने तरीकाः— ऋणपत्र खरीद गर्नका लागि नेपाल राष्ट्रबैंकले तोकिदिएको ढाँचा अनुसार नेपाल राष्ट्रबैंकका जुनसुकै शाखा, उपशाखा, प्रशाखा, डिपोमा समेत दरखास्त गर्न सकिनेछ ।

१५. ऋणपत्र खरीद गर्ने तरीकाः— ऋणपत्र खरीद गर्न चाहिने दरखास्त फाराम नेपाल राष्ट्रबैंकका सबै अफिसहरूमा निःकुल्क पाइनेछ । ऋणपत्र खरीद गर्ने दरखास्त दिँदा जतिको ऋणपत्र खरीद गर्न चाहेको छ सोको पूरा रकम नेपाल राष्ट्रबैंकमा बुझाई रसीद दरखास्तसाथै पेश गर्नुपर्छ ।

१६. व्यवस्थाः— ऋणको व्यवस्था र तत्सम्बन्धी कारवाइ नेपाल राष्ट्रबैंकको राष्ट्र ऋण विभागले गर्नेछ ।

१७. ऋण सम्बन्धी कानूनी कारवाइः— नेपाल अधिराज्यमा प्रचलित कानून बमोजिम हुनेछ ।

आज्ञाले—

डा. यादवप्रसाद पन्त,

श्री ५ को सरकारको साँचव

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

नेपाल आय कर ऐन, २०१६ को दफा ४ को खण्ड (झ) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राष्ट्रिय पञ्चायतका श्री माननीय अध्यक्ष तथा उपाध्यक्षलाई श्री ५ को सरकारबाट दिइने पारिश्रमिक बाहेक अन्य आयमा पूर्णरूपले आय कर नलाग्ने गरी मिति २०६१०२० मा तोकिदिएको छ ।

आज्ञाले-

डा. यादवप्रसाद पन्त ।

श्री ५ को सरकारको सचिव ।

६५९
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

सिंहदरबार
मुद्रण विभाग,

620

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।